

Dua'a for the Last Night of Sha'ban & First Night of Ramadan Month

اللَّهُمَّ إِنَّ هَذَا الشَّهْرَ الْمُبَارَكَ الَّذِي أَنْزَلَ
فِيهِ الْقُرْآنُ

*Shaykh al-Tusiy has narrated on the authority of Harith
ibn Mughirah al-Nadriy that Imam al-Sadiq (a.s) used to
say the following supplication at the last night of
Sha`ban and the first night of Ramadan:*

For any errors / comments please write to: duas.org@gmail.com

Kindly recite Sūrat al-Fātiḥah for Marhumeen of all those who have worked towards making this small work possible.

اَللّٰهُمَّ صَلِّ عَلٰى مُحَمَّدٍ وَّ اٰلِ مُحَمَّدٍ

**O' Allāh send Your blessings on Muhammad
and the family of Muhammad.**

اے اللہ ، محمد صلی اللہ علیہ وآلہ وسلم اور ان کے اہل خانہ کو سلامت

رکھے
اے اللہ! رحمت فرما محمد (صلی اللہ علیہ وآلہ وسلم) پر

ऐ अल्लाह मुहम्मद और आले मुहम्मद पर अपनी सलामती रख

allahumma salli `ala muhammadin wa ali muhammad

بِسْمِ اللّٰهِ الرَّحْمٰنِ الرَّحِیْمِ

**In the Name of Allāh,
the All-beneficent, the All-merciful.**

خدا کے نام سے (شروع کرتا ہوں) جو بڑا مہربان نہایت رحم

عظیم اور دائی رحمت والا ہے خدا کے نام سے

اللہ کے نام سے جو بڑا کھپالو اور اत्यنت دयावान हैं।

bi-smi llahi r-rahmani r-rahimi

اللَّهُمَّ إِنَّ هَذَا الشَّهْرَ الْمُبَارَكَ الَّذِي أُنْزِلَ فِيهِ الْقُرْآنُ

**O Allah: verily, this blessed month, in which the
Qur'an was revealed**

اے معبود! بے شک یہی وہ بابرکت مہینہ ہے کہ جس میں قرآن کریم
نازل کیا گیا

ऐ माबूद! बेशक यहाँ वह बा'बरकत महीना है की जिस में कुरआन करीम नाज़िल
किया गया

*allahumma inna hadha alshshahra almubaraka alladhy 'unzila fihi
alqur'anu*

وَجُعِلَ هُدًى لِّلنَّاسِ وَبَيِّنَاتٍ مِّنَ الْهُدَىٰ وَالْفُرْقَانِ

and was made guidance for people and clear proofs of the guidance, and the Criterion (of right and wrong),

ور اسے انسانوں کا رہنما قرار دیا گیا کہ اس میں ہدایت کی دلیلیں اور حق و باطل کی تفریق ہے قرآن موجود ہے

और इसे इंसानों का राहनुमा करार दिया गया की इसमें हिदायत की दलीलें और और हक़ व बातिल की तफ़रीक़ है,

wa ju`ila hudan lilnnasi wa bayynatin mina alhuda wal-furqani

قَدْ حَضَرَ

has commenced

ہمیں اس کیلئے

کुरآن میں मौजूد ہے،

qad hadara

فَسَلِّمْنَا فِيهِ

So, (please) keep us out of blemish during it,

اسے ہمارے لیے

ہمیں इसके लिए इसे हमारे लिए सलामत रख

fasallimna fihi

وَسَلِّمَهُ لَنَا

and keep it sound for us,

سلامت رکھ

और इसको हम से आसानी

wa sallimhu lana

وَتَسَلَّمُهُ مِنَّا فِي يُسْرٍ مِّنكَ وَعَافِيَةٍ،

and receive it from us with means of easiness and
good health from You

اور اس کو ہم سے آسانی و امن کے ساتھ لے

व अमन के साथ ले,

wa tasallamhu minna fi yusrin minka wa `afiyatin

يَا مَنْ أَخَذَ الْقَلِيلَ وَشَكَرَ الْكَثِيرَ

**O He Who has accepted the little (deed) and
thanked for the much;**

اے وہ جو مؤخذہ کم اور قدردانی زیادہ کرتا ہے

ऐ वो जो मो'इखज़ाह काम और क़द्र'दानी ज़्यादा करता है

ya man akhadha alqalila wa shakara alkathira

اقْبَلْ مِنْي الْيَسِيرَ.

(please) accept from me the little (deed).

مجھ سے یہ تھوڑا عمل قبول فرما

मुझ से यह थोड़ा अमल क़बूल फ़रमा,

aqbal minny aliyasira

اللَّهُمَّ إِنِّي أَسْأَلُكَ أَنْ

O Allah: I beseech You to
اے معبود! میں سوال کرتا ہوں

ऐ माबूद! मैं सवाल करता हूँ तुझ से

allahumma inni asaluka an

تَجْعَلْ لِي إِلَى كُلِّ خَيْرٍ سَبِيلًا،

make for me a path to every decency,

تجھ سے کہ میرے لیے نیکی کا ہر راستہ بنا

کی میرے لیے نیکی کا ہر راستا بنا

taj`ala li ila kull khayrin sabilan

وَمِنْ كُلِّ مَا لَا تُحِبُّ مَانِعاً

and to make for me a barrier against everything
that You do not like

اور جو چیزیں تجھے ناپسند ہیں ان سے باز رکھ

और जो चीज़े तुझे ना'पसंद हैं इनसे बाज़ रख,

wa min kulli ma la tuhibbu manī'an

يَا أَرْحَمَ الرَّاحِمِينَ،

O the most Merciful of all those who show mercy.

اے سب سے زیادہ رحم کرنے والے

اے سب سے جڑاदा रहम करने वाले,

ya arhama alrrahimina

يَا مَنْ عَفَا عَنِّي وَعَمَّا خَلَوْتُ بِهِ مِنَ السَّيِّئَاتِ ،

O He Who has pardoned me and overlooked the misdeeds that I have committed secretly;

اے وہ جس نے مجھے معاف کیا ان گناہوں پر جو میں نے تنہائی
مینکیے

ऐ वह जिसने मुझे माफ़ किया इन गुनाहों पर जो मैंने तन्हाई में किये,

ya man `afa `anni wa `amma khalawtu bihi mina alssayyi'ati

يَا مَنْ لَمْ يُؤَاخِذْنِي بِإِثْمِي الْمَعَاصِي،

O He Who has not punished me for my committing acts of disobedience to Him:

اے وہ جس نے نافرمانیوں پر میری گرفت نہیں کی

ऐ वह जिस ने नाफ़रमानियों में मेरी गिरफ्त नहीं की,

ya man lam yu`akhidhny biartikabi alma`asi

عَفْوَكَ عَفْوَكَ عَفْوَكَ، يَا كَرِيمُ.

I seek Your pardon, I seek Your pardon, I seek
Your pardon, O the All-generous.

معاف کر دے معاف کر دے معاف کر دے اے مہربان

माफ़ कर दे, माफ़ कर दे, माफ़ कर दे, ऐ मेहरबान,

`afwaka `afwaka `afwaka ya karimu

إِلَهِي وَعَظَّتَنِي فَلَمْ أَتَّعِظْ،

O my God: You advised me, but I have not followed Your advice,

اے معبود! تو نے مجھے نصیحت کی مینے پرواہ نہ کی

ऐ माबूद तूने मुझे नसीहत की, मैंने परवाह न की,

ilahy wa `aztany falam atta`iz

وَزَجَرْتَنِي عَنْ مَحَارِمِكَ فَلَمْ أَنْزَجِرْ،

and You rebuked me for violating that which You
have deemed forbidden, but I have not stopped,

تو نے حرام کاموں سے روکا تو میں ان سے باز نہ آیا

तूने हराम कामों से रोका तो मैं बाज़ न आया,

wa zajartany `an maharimika falam anzajir

فَمَا عُذْرِي؟

Now, what is my excuse?

پس میرا کوئی عذر نہیں

बस मेरा कोई उज़्र नहीं

fama `udhri

فَاعْفُ عَنِّي يَا كَرِيمُ، عَفْوِكَ عَفْوِكَ.

So, (please) pardon me, O the All-generous; I seek
Your pardon, I seek Your pardon!

تب بھی مجھے معاف فرما اے مہربان معاف کر دے معاف
کر دے

تب بھی माफ़ फ़रमा, ऐ मेहरबान माफ़ कर दे माफ़ कर दे,

fa`fu `anni ya karimu `afwaka `afwaka

اللَّهُمَّ إِنِّي أَسْأَلُكَ

O Allah: I beseech You

اے معبود! میں مانگتا ہوں تجھ سے

ऐ माबूद, मैं माँगता हूँ तुझ से

allahumma inni asaluka

الرَّاحَةَ عِنْدَ الْمَوْتِ،

for rest at death,

موت کے وقت راحت

मौत के वक़्त राहत,

alrrahata `inda almawti

وَالْعَفْوُ عِنْدَ الْحِسَابِ،

and for pardon at calling to account.

حساب کتاب کے وقت درگزر،

حिसاب کيتاب کے وقت در गुज़र،

wal-`afwa `inda alhisabi

عَظْمَ الذَّنْبِ مِنْ عَبْدِكَ فَلْيَحْسُنِ التَّجَاوُزُ مِنْ
عِنْدِكَ،

Great is the sin of Your servant; so, let Your overlooking him be excellent.

تیرے بندے کا گناہ بہت بڑا ہے پس تیری طرف سے بہترین درگزر
ہونی چاہیے

تیرے بندے کا گناہ بہت بڑا ہے پس تیری طرف سے درگزر ہونی چاہیے،

`azuma aldhhdhanbu min `abdika faliyahsuni alttjauuzu min `indika

يَا أَهْلَ التَّقْوَى وَيَا أَهْلَ الْمَغْفِرَةِ، عَفْوِكَ عَفْوِكَ.

O He Who is worthy of being feared and is worthy of forgiving; I seek Your pardon, I seek Your pardon.

اے تقویٰ کے مالک اور اے بخش دینے والے معاف کر دے معاف کر دے

ऐ तक्रवा का मालिक और ऐ बखशीश देने वाले माफ़ कर दे माफ़ कर दे

ya ahla altaqwa wa ya ahla almaghfirati `afwaka `afwaka

اللَّهُمَّ إِنِّي عَبْدُكَ بِنُ أُمَّتِكَ

**I Allah: I am Your servant and the son of Your
servant and Your she-servant,**

اے معبود! میں تیرا بندہ ہوں تیرے بندے اور تیری کنیز کا بیٹا ہوں

ऐ माबूद! मैं तेरा बन्दा हूँ, तेरे बन्दे और तेरी कनीज़ का बेटा हूँ,

allahumma inni `abduka ibnu `abdika ibnu amatika

ضَعِيفٌ فَقِيرٌ إِلَى رَحْمَتِكَ،

and I am weak and in need for Your mercy;

کمزور ہوں تیری رحمت کا محتاج ہوں

کمزور ہوں، تیری رحمت کا محتاج ہوں،

da`ifun faqirun ila rahmatika

وَأَنْتَ مُنْزِلُ الْغِنَى وَالْبَرَكَاتِ عَلَى الْعِبَادِ،

and You are the Pours of wealth and bless on the
servants (of You),

اور تو اپنے بندوں پر ثروت و برکت نازل کرنے والا

और तू अपने बन्दे पर सरवत व बरकत नाज़िल करने वाला

wa anta munzilu alghina wal-barakati `alaal`ibadi

قَاهِرٌ مُّقْتَدِرٌ

and You are omnipotent and full of power;

زبر دست با اختیار ہے

ज़बरदस्त बा'अख्तयार है,

qahirun muqtadirun

أَحْصَيْتَ أَعْمَالَهُمْ،

as You have recorded all their (i.e. Your servants)
deeds,

تو ان کے اعمال کو شمار کرتا

तू इनके अमाल को शुमार करता

ahsayta a`malahum

وَقَسَمْتَ أَرْزَاقَهُمْ،

and You have decided the sustenance of each one
them,

اور ان مینروزی بانٹتا ہے

और इनमें रोज़ी बाँटता है,

wa qasamta arzaqahum

وَجَعَلْتَهُمْ مُخْتَلِفَةً أَلْسِنَتُهُمْ وَأَلْوَانُهُمْ خَلْقًا مِنْ بَعْدِ
خَلْقِي،

and You have made them of different languages
and colors; in different stages of creation;

تو نے انہیں مختلف زبانوں اور رنگوں والے بنایا کہ ہر مخلوق
کے بعد دوسری مخلوق ہے

تُو نے انہیں مُختلِف جَبانوں اور رَنگوں والے بناया کی ہر مَخلُوق کے باءِ دُوسری
مَخلُوق ہے،

*wa ja`altahum mukhtalifatan alsinatuhum wa alwanuhum khalqan min
ba`di khalqin*

وَلَا يَعْلَمُ الْعِبَادُ عِلْمَكَ،

Your servants can never attain Your knowledge,

بندے تیرے علم کو نہیں جانتے

बन्दे तेरे इल्म को नहीं जानते

wa la ya`lamu al`ibadu `ilmaka

وَلَا يَقْدِرُ الْعِبَادُ قَدْرَكَ،

and Your servants can never recognize the real
estimate that is due to You

اور نہ ہی بندے تیری قدرت کا اندازہ کر سکتے ہیں

और न ही बन्दे तेरी कुदरत का अन्दाज़ा कर सकते हैं,

wa la yaqdiru al`ibadu qadraka

وَكَلْنَا فَقِيرًا إِلَىٰ رَحْمَتِكَ،

and all of us are needy for Your mercy;

ہم سب تیری رحمت کے محتاج ہیں

ہم سب تیری رحمت کے محتاج ہیں،

wa kullna faqirun ila rahmatika

فَلَا تَصْرِفْ عَنِّي وَجْهَكَ،

So, (please) do not turn Your Face away from me,

پس ہم سے اپنی توجہ ہرگز نہ ہٹا

पास हमसे अपनी तवज्जह हरगिज़ न हटा,

fala tasrif `anni wajhaka

وَاجْعَلْنِي مِنْ صَالِحِي خَلْقِكَ فِي الْعَمَلِ وَالْأَمَلِ
وَالْقَضَاءِ وَالْقَدْرِ.

and include me with the virtuous creatures of You
in deeds, hopes, and Your decisions (for me).

مجھے عمل آرزو قسمت اور مقدر کے اعتبار سے اپنے صالح
و نیکوکار بندوں میں سے قرار دے

मुझे अमल, आरज़ू, क़िस्मत और मुक़ददर के ऐतबार से अपने सालेह व नेकोकार
बन्दों में करार दे,

waj`alny min salihy khalqika fi al`amali wal-amali wal-qada'i wal-qadari

اللَّهُمَّ أَبْقِنِي خَيْرَ الْبَقَاءِ،

**O Allah: (please) keep me alive in the best manner
of living,**

اے معبود! مجھے زندہ رکھ بہتر زندگی میں

ऐ माबूद! मुझे ज़िन्दा रख बेहतर ज़िन्दगी में

allahumma abqiny khayra albaqa'i

وَأَفْنِي خَيْرَ الْفَنَاءِ عَلَى مُوَالَاةِ أَوْلِيَائِكَ،

and decide for me to die in the best manner of death keeping loyal to Your representatives,

اور موت دے تو بہترین موت دے جو تیرے دوستوں کی دوستی

اور मौت دے تو بہترین मौت دے جو تہرے دوستوں کی دوستی

wa afniny khayra alfana'i `ala muwalati awliya'ika

وَمُعَادَاةِ أَعْدَائِكَ

and incurring the enmity of Your enemies,

اور تیرے دشمنوں سے دشمنی میں ہو

और तेरे दुश्मनों की दुश्मनी में हो,

wa mu`adati a`da'ika

وَالرَّغْبَةَ إِلَيْكَ، وَالرَّهْبَةَ مِنْكَ،

and keeping desiring for You and fearing from
You,

نیز میری موت و حیات تیری رغبت،

निज़ मेरी मौत व हयात तेरी रग़बत, तुझ से खौफ,

wal-rraghbati ilayka wal-rrahbati minka

وَالْخُشُوعِ وَالْوَفَاءِ وَالتَّسْلِيمِ لَكَ،

and submission, faithfulness, and compliance
with You,

تجھ سے خوف تیرے سامنے عاجزی وفاداری

तेरे सामने आजज़ी, वफ़ादारी, तेरा हुकम मानने

wal-khushu`i wal-wafa'i wal-ttaslimi laka

وَالْتَّصْدِيقِ بِكِتَابِكَ،

and keeping belief in Your Book

تیرا حکم ماننے تیری کتاب کو سچی جاننے

तेरी किताब को सच्ची जानने

wal-ttasdiqi bikitabika

وَإِتِّبَاعِ سُنَّةِ رَسُولِكَ.

and following Your Prophet's instructions.

اور تیرے رسول (ص) کی سنت کی پیروی میں ہو

और तेरे रसूल की सुन्नत की पैरवी में हो,

wattiba`i sunnati rasulika

اللَّهُمَّ مَا كَانَ فِي قَلْبِي

O Allah: as for whatever I bear in my heart,

اے معبود! میرے دل میں جو بھی

ऐ माबूद! मेरे दिल में जो भी

allahumma ma kana fi qalby

مِنْ شَكٍّ أَوْ رَيْبَةٍ

including suspicion or doubt

شك يا گمان

शक या गुमान

min shakkin aw ribatin

أَوْ جُحُودٍ أَوْ قُنُوطٍ

or denial or despair

يا ضديت يا نا امیدی

يا जिदीयत या ना'उम्मीदी

aw juhudin aw qunutin

أَوْ فَرَحٍ أَوْ بَدْحٍ أَوْ بَطْرِ

or (excessive) joy or lavish expenditure or
recklessness

یا سرمستی یا تکبر یا بے فکری

یا سرمستی یا تکبر یا بے فکری،

aw farahin aw badhakhin aw batarin

أَوْ خِيَلَاءَ أَوْ رِيَاءٍ أَوْ سُمُعَةٍ

or pride or arrogance or ostentation

یا خود خواہی یا ریاکاری یا شہرت طلبی

یا खुद'खाही,या रयाकारी, या शोहरत तलबी

aw khuyala'a aw rya'in aw sum`atin

أَوْ شِقَاقٍ أَوْ نِفَاقٍ

or discord or hypocrisy

یا سنگدلی یا دورنگی

یا संगदिली या दोरंगी

aw shiqaqin aw nifaqin

أَوْ كُفْرٍ أَوْ فُسُوقٍ أَوْ عِصْيَانٍ

or unbelief or licentiousness or disobedience

يا كفر يا بد عملی یا نا فرمانی

یا یا کفر یا بد'املی یا نا فرمانی

aw kufirin aw fusuqin aw `isyanin

أَوْ عَظَمَةٍ أَوْ شَيْءٍ لَا يُحِبُّ،

or conceit or anything else that You do not like;

یا گھمنڈ یا تیری کوئی نا پسندیدہ بات ہے

یا घमंड या तेरी कोई ना'पसंददीदा बात है

aw `azamatin aw shay'in la tuhibbu

فَأَسْأَلُكَ يَا رَبِّ أَنْ تُبَدِّلَنِي مَكَانَهُ إِيمَاناً بِوَعْدِكَ،

**I thus beseech You, O my Lord, to substitute all
that with belief in Your promise**

تو تجھ سے سوال کرتا ہونا ہے پروردگار کہ ان برائیوں کو مٹا کر
ان کی جگہ میرے دل میں اپنے وعدے پر یقین

तो तुझ से सवाल करता हूँ ऐ परवरदिगार की इन बुराइयों को मिटा कर इनकी जगह
मेरे दिल में अपने वादे पर यकीन,

fasaluka ya rabbi an tubaddlany makanahu 'imanan biwa`dika

وَوَفَاءً بِعَهْدِكَ،

and fulfilling of my covenant to You

اپنے عہد سے وفا

अपने अहद से वफ़ा,

wa wafa'an bi`ahdika

وَرِضًا بِقَضَائِكَ،

and satisfaction with what You decide for me

اپنے فیصلے پر رضامندی

अपने फैसले पर रज़ामंदी

wa ridan biqada'ika

وَزُهْدًا فِي الدُّنْيَا،

and indifference to the worldly pleasures

دنیا سے بے رغبتی

دُنْیَا سے بے'رگبती

wa zuhdan fi alddunya

وَرَغْبَةً فِيمَا عِنْدَكَ،

and desire for that which You have

اور جو کچھ تیرے ہاتھے اس میں رغبت

और जो कुछ तेरे यहां है

wa raghbatan fima `indaka

وَأَثَرَةٌ وَطَمَإِنِينَ وَتَوْبَةٌ نَّصُوحًا،

and altruism and tranquility and sincere
repentance;

اپنے در پر حاضری دلجمعی اور سچی توبہ کی توفیق دے

इसमें रग़बत अपने दर पर हाज़री दिल जमई और सच्ची तौबा की तौफ़ीक़ दे

wa atharatan wa tumaninatan wa tawbatan nasuhan

أَسْأَلُكَ ذِيكَ يَا رَبَّ الْعَالَمِينَ.

**I beseech You for all that, O the Lord of the
worlds.**

میں تجھ سے یہی چاہتا ہوں اے جہانوں کے پالنے والے

میں توڑ سے یہی چاہتا ہوں اے جہانوں کے پالنے والے،

asaluka dhalika ya rabba al`alamina

إِلَهِي أَنْتَ مِنْ حِلْمِكَ تُعْصَى فَكَأَنَّكَ لَمْ تُرْ،

O my God: because You are so forbearing, You are disobeyed as if You are not present,

میرے معبود! تیری نرم خوئی کی وجہ سے تیری نافرمانی کی جاتی ہے

मेरे माबूद!तेरी नरम खुई की वजह से तेरी नाफ़रमानी की जाती है

ilahy anta min hilmika tu`sa faka-annaka lam tura

وَمِنْ كَرَمِكَ وَجُودِكَ تُطَاعُ فَكَأَنَّكَ لَمْ تُعْصَ،

and because You are so generous and magnanimous, You are obeyed as if You have not been disobeyed at all

اور تیری عطا و بخشش سے تیری اطاعت کی جاتی ہے گویا
تیری نافرمانی نہیں ہوتی

और तेरी अता व बखशीश से तेरी इताअत की जाती है गोया तेरी नाफ़रमानी नहीं
होती

wa min karamika wa judika tuta`u faka-annaka lam tu`sa

وَأَنَا وَمَنْ لَمْ يَعْصِكَ سُكَّانُ أَرْضِكَ

**Both those who have not disobeyed You and I are
the inhabitants of Your lands;**

میرے جیسا نافرمان اور جو تیری نافرمانی نہین کرتے تیری ہی زمین پر
رہتے ہیں

मेरे जैसा नाफ़रमान और जो तेरी नाफ़रमानी नहीं करते तेरी ही ज़मीन पर रहते
हैं

wa ana wa man lam ya`sika sukkanu ardika

فَكُنْ عَلَيْنَا بِالْفَضْلِ جَوَاداً،

**So, (please) confer magnanimously upon us with
Your favors**

پس ہمارے لیے اپنے فضل سے بہت عطا کرنے والا

پس ہمارے لیے اپنے فضل سے بہت اطا کرنے والا

fakun `alaina bilfadli jawadan

وَبِالْخَيْرِ عَوَّاداً،

and always refer to us with Your goodness

اور بھلائی پر بھلائی کرنیوالا ہو جا

और भलाई पर भलाई करने वाला हो जा,

wa bilkhayri `awwadan

يَا أَرْحَمَ الرَّاحِمِينَ،

O the most Merciful of all those who show mercy.

اے سب سے زیادہ رحم کرنے والے

اے سب سے جڑیادا رھم کرنے والے خُدا

ya arhama alrrahimina

وَصَلَّى اللّٰهُ عَلٰى مُحَمَّدٍ وَّآلِهِ صَلَاةً دَائِمَةً

**May Allah bless Muhammad and his Household
with endless blessings**

خدا کی حضرت محمد(ص) اور ان کی آل(ع) پر رحمت ہو ہمیشہ ہمیشہ
کی

کی ہجرت موہممد اور ان کی آل (ا:س) پر رحمت ہو ہمیشہ ہمیشہ کی رحمت

wa salla allahu `ala muhammadin wa alihi salatan da'imatan

لَا تُحْصَى وَلَا تُعَدُّ وَلَا يُقَدِّرُ قَدْرَهَا غَيْرُكَ

that are innumerable, uncountable, and none can
do it save You,

رحمت جسے نہ جمع کیا جاسکے نہ شمار کیا جاسکے اور تیرے سوا
کوئی اسکا اندازہ نہیں کر سکتا

जिसे न जमा किया जा सके न शमार किया जा सके और तेरे सिवा कोई इसका
अंदाज़ा नहीं कर सकता,

la tuhsa wa la tu`add wa la yaqdiru qadrahaghayruka

يَا أَرْحَمَ الرَّاحِمِينَ.

O the most Merciful of all those who show mercy.

اے سب سے بڑھ کر رحم کرنیوالے۔

ऐ सब से बढ़ कर रहम करने वाले

ya arhama alrrahimina

اللَّهُمَّ صَلِّ عَلَى مُحَمَّدٍ وَآلِ مُحَمَّدٍ

**O' Allāh send Your blessings on Muhammad
and the family of Muhammad.**

اے اللہ ، محمد صلی اللہ علیہ وآلہ وسلم اور ان کے اہل خانہ کو سلامت

رکھے
اے اللہ! رحمت فرما محمد (صلی اللہ علیہ وآلہ وسلم) پر

ऐ अल्लाह मुहम्मद और आले मुहम्मद पर अपनी सलामती रख

allahumma salli `ala muhammadin wa ali muhammadin

Dua'a for the Last Night of Sha'ban & First Night of Ramadan Month.

**Please recite
Sūrat al-Fātiḥah
for
ALL MARHUMEEN**



For any errors / comments please write to: duas.org@gmail.com

Kindly recite Sūrat al-Fātiḥah for Marhumeen of all those who have worked towards making this small work possible.